

नेपाली / NEPALI

बाट: कुलपति Rebecca Blank:

लागि: सबै विद्यार्थी, संकाय र कर्मचारी

विषय: प्रणालीको अर्को सभापतिको लागि प्रतिक्रिया प्रदान गर्न निमन्त्रणा

मिति: सेप्टेम्बर १६, २०२१

हाम्रो समुदाय,

University of Wisconsin Board of Regents ले भर्खरै *UW* प्रणालीको अर्को सभापतिको लागि खोज शुरू गरेको छ। यस समय प्रणालीमा यो सबैभन्दा महत्त्वपूर्ण निर्णयहरू मध्ये एक हो, जुनले विस्कन्सिन राज्य र यसका जनतालाई र *UW-Madison* लाई वर्षौंसम्म प्रभाव पार्नेछ।

प्रणालीको अर्को सभापतिले राज्यभरीको हाम्रो विश्वविद्यालय समुदायहरूको प्रतिनिधित्व गर्नेछन्, जसमा प्रणालीको १६५,००० र ४०,००० संकाय र कर्मचारीहरू पनि समावेश छन्।

तपाईंको आवाज, तपाईंको विचार र तपाईंको प्रतिक्रिया खोजी प्रक्रियाको मूल्यवान् हिस्सा हो र म तपाईंहरूलाई *UW-Madison* क्याम्पसमा सेप्टेम्बर ३० र अक्टोबर १ मा हुने दुईवटा सभापति खोजीको बैठकहरूमा सहभागी हुन प्रोत्साहन दिन चाहन्छु।

Karen Walsh, Board of Regents का उपसभापति र खोजी समितिको अध्यक्षले यो बैठकको आयोजना गर्दै हुनुहुन्छ र तपाईंहरू सबैलाई खबर गर्नको लागि सहायता माग्नु भएको छ। खोजी समितिको म एक सदस्य हुँ।

सेप्टेम्बरको अन्त्यसम्ममा सबै १३ विश्वविद्यालयहरूमा बैठकहरूका साथसाथै *UW* प्रणाली प्रशासन समूहहरू र प्रणाली प्रशासनसँग बैठकहरू हुनेछन्।

यसरी सहभागी हुन सकिन्छ: दुईवटा ५० मिनेटको बैठकहरू, १० मिनेटको विश्रामका साथ:

• बिहीबार, सेप्टेम्बर ३० दिउँसो २:३०-४:३० बजेसम्म, *Tripp Commons, Memorial Union*

- २:३०-३:२० बजेसम्म – संकाय र विद्यार्थी फोकस
- ३:३०-४:२० बजेसम्म – शैक्षिक कर्मचारी र विश्वविद्यालय कर्मचारी फोकस

Webex को बैठकको लागि [दर्ता](#) गर्नुहोला

• शुक्रबार, अक्टोबर १, बिहान ९-११ बजेसम्म, *Tripp Commons, Memorial Union*

- ९:००-९:५० बजेसम्म – संकाय र विद्यार्थी फोकस
- १०:००-१०:५० बजेसम्म – शैक्षिक कर्मचारी र विश्वविद्यालय कर्मचारी फोकस

Webex को बैठकको लागि [दर्ता](#) गर्नुहोला

यदि तपाईं बैठकमा उपस्थित हुँदै हुनुहुन्छ र तपाईंलाई सहायताको आवश्यक छ भने, कृपया Carrie Olson लाई carrie.olson@wisc.edu माफत सम्पर्क गर्नुहोला ।

यो बैठकमा उपस्थित हुन नसक्ने व्यक्तिहरूलाई [अर्को UW प्रणालीको विश्वविद्यालयले आयोजना गरेको बैठकमा भाग लिन](#) आमन्त्रण गरिन्छ ।

यो महत्त्वपूर्ण छ कि UW प्रणालीका नयाँ सभापति एक ऊर्जावान, कल्पनाशील, दूरदर्शी अगुवा हुन् । कृपया संलग्न हुनुहोस् र हाम्रो प्रणालीको अर्को सभापति खोज्ने प्रक्रियालाई सहयोग गर्नुहोस् ।

###